

बेनी नगरपालिका को आ व २०७८/०७९ को दोस्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह विषयक सार्वजनिक सुनुवाई कार्यक्रमको प्रस्तुतिकरणको संक्षिप्त विवरण

बेनी नगरपालिकाको बजेट विवरण : कूल बजेट ७० करोड ८४ लाख २३ हजार
चालुतर्फ ४५ करोड ४५ लाख १२ हजार
पुँजिगत तर्फ २५ करोड ३९ लाख ११ हजार

चैत्र मसान्तसम्मको व्यय विवरण :

चालुतर्फ २७ करोड ७१ लाख ७९ हजार खर्च भएको (६०.९८ प्रतिशत)
पुँजिगत तर्फको ९ करोड ५० लाख ५५ हजार मध्ये खर्च भएको (३७.४७ प्रतिशत)
समग्रमा ५२.५४ प्रतिशत प्रगति हासिल भएको ।

आन्तरिक आय विवरण : कुल प्रक्षेपित रकम ४ करोड १२ लाखमध्ये हालसम्म ३ करोड १६ लाख ७३ हजार संकलन भएको । हालसम्म प्रक्षेपणको ७६.८७ प्रतिशत प्रगति हासिल भएको ।

विषयक्षेत्रगत रूपमा प्रथम चौमासिकमा भएको आयव्यय विवरण:

क्षेत्र	विनियोजित बजेट (रु हजारमा)	खर्च (रु हजारमा)	खर्च प्रतिशत
आर्थिक विकास	३८८१५	९२५४	२३.८४
सामाजिक विकास	३४२७२६	२९८६०४	६०.८७
पूर्वाधार विकास	१४६९९०	६१२१२	४१.६४
सुशासन तथा अन्तरसम्बन्धित	२७७००	९८५६	३५.५८
कार्यालय तथा प्रशासनिक	१५२१९२	८३२९६	५४.५३

विषयक्षेत्रगत प्रगति विवरण

आर्थिक विकास :

- कृषि तर्फको १ करोड ५९ लाख ५६ हजार विनियोजन भएकोमा ११ लाख ८९ हजार खर्च भएको ।
- पशुपंक्षीतर्फ ४५ लाख ९४ हजार विनियोजन भएकोमा १६ लाख ८० हजार खर्च भएको ।
- उद्योग वाणिज्य तर्फ ३८ लाख विनियोजन भएकोमा १२ लाख ४१ हजार खर्च भएको ।
- सहकारी तथा वित्तिय व्यवस्था तर्फ ५ लाख ५० हजार विनियोजन भएकोमा ७५ हजार खर्च भएको ।
- पर्यटन तर्फ ९२ लाख ६५ हजार विनियोजन भएकोमा ३५ लाख ४१ हजार खर्च भएको ।
- जलस्रोत तथा सिँचाईतर्फ ४३ लाख ५० हजार विनियोजन भएकोमा १२ लाख २८ हजार खर्च भएको
- भूमि व्यवस्था तर्फ ३ लाख विनियोजन भएकोमा २ लाख ९८ हजार खर्च भएको ।

सामाजिक विकास

- शिक्षा तर्फ २५ करोड ३२ लाख ८० हजार विनियोजन भएकोमा १८ करोड ८७ लाख ३ हजार खर्च भएको ।
- स्वास्थ्यतर्फ २ करोड ४ लाख २० हजार विनियोजन भएकोमा ४६ लाख ५८ हजार खर्च भएको ।
- खानेपानी तथा सरसफाई तर्फ ४ करोड २५ लाख विनियोजन भएकोमा ४४ लाख ५५ हजार खर्च भएको
- सामाजिक समावेशीकरणतर्फ ५४ लाख ५० हजार विनियोजन भएकोमा २१ लाख ८३ हजार खर्च भएको

पूर्वाधार क्षेत्र

- यातायात पूर्वाधारतर्फ १० करोड ८४ लाख ८० हजार विनियोजन भएकोमा ४ करोड ५४ लाख २३ हजार खर्च भएको ।
- भवन आवास तथा सहरी विकासतर्फ ३ करोड १३ लाख ७५ हजार विनियोजन भएकोमा १ करोड २३ लाख ८८ हजार खर्च भएको ।
- उर्जा तर्फ १० लाख ५० हजार विनियोजन भएकोमा ३ लाख १७ हजार खर्च भएको ।
- सञ्चार तथा सूचना प्रविधि तर्फ १३ लाख विनियोजन भएकोमा ५ लाख ८० हजार खर्च भएको ।
- सम्पदा पूर्वाधारतर्फ १८ लाख ५० हजार विनियोजन भएकोमा १० लाख ५२ हजार खर्च भएको ।
- पुनर्निर्माण तर्फ २९ लाख ५० हजार विनियोजन भएकोमा १४ लाख ५० हजार खर्च भएको ।

सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र

- २ करोड ७७ लाख विनियोजन भएकोमा ९८ लाख ५६ हजार खर्च भएको ।

घटना दर्ता तथा सामाजिक सुरक्षा

- जन्म ६९४, विवाह २९२, वसाई सराई १३५, सम्बन्ध विच्छेद ३८ र मृत्यु २३७ गरि कुल १३९६ वटा घटना दर्ता भएको ।
- सामाजिक सुरक्षा भत्ता तर्फ ३७८१ लाभग्राहीलाई कुल ९ करोड ९१ लाख २६ हजार १ सय २२ रुपैया वितरण गरिएको ।
- सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको

प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ

- ५०४ जना सूचीकृत बेरोजगार व्यक्ति मध्ये १८८ जना व्यक्तिलाई रोजगारीमा खटाईएको ।
- यस कार्यक्रम तर्फका २१ वटा योजना मध्ये १८ वटा सम्झौता भई संचालनमा रहेका ।
- १ करोड ४ लाख ५२ हजार सशर्त अनुदानको रुपमा प्राप्त भएकोमा २२ लाख ८१ हजार ३ सय ३५ रुपैया खर्च भएको ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम तर्फ

- ९० जना नयां उद्यमी सृजना गर्ने कार्यक्रम तर्फ र १०० जना सम्भावित उद्यमीहरूलाई उद्यमशीलता तालिम प्रदान गरिएको ।
- विभिन्न व्यवसायका सीपमुलक तालिमहरू संचालनमा रहेका ।
- ५० जना उद्यमीहरूको स्तरउन्नति गर्ने कार्य अगाडी बढाइएको ।
- यस कार्यक्रम तर्फ कुल ३३ लाख सशर्त अनुदानको रुपमा प्राप्त भएकोमा १२ लाख ४१ हजार रुपैया खर्च भएको ।

चालु आ.व.मा सञ्चालित योजनाहरूको प्रगति विवरण

- नगरपालिकाबाट छनौट भएका ४७० योजना तथा कार्यक्रम मध्ये २९१ वटा योजना सम्झौता भएका छन् भने १८८ वटा योजनाहरूको अन्तिम भुक्तानी समेत भइसकेको
- विभिन्न समयमा कार्यपालिकाको बैठकबाट छनौट भएका ३६ योजनाहरू मध्ये २५ योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेका छन् भने ८ वटा योजनाहरूको अन्तिम किस्ता भुक्तानी भै सकेको छ ।

- सङ्घीय सरकारको अनुदानबाट सञ्चालित हुने ४ योजना तथा प्रदेश सरकारको अनुदानबाट सञ्चालित २ योजना कार्यान्वयनमा रहेका ।
- सडक बोर्डको अनुदानबाट गत आ.व. मा सञ्चालन हुन बाँकी ३ योजना सम्पन्न भइसकेको छ भने चालु आ.व. का योजना कार्यान्वयनको चरणमा रहेका
- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालन हुने २१ वटा योजना मध्ये १८ वटा योजना कार्यान्वयनमा रहेका ।

न्यायिक समिति तर्फ

- हालसम्म दर्ता भएका १७ वटा मुद्दाहरू मध्ये ६ वटा फर्छ्यौट भएका १० वटा फर्छ्यौट हुन बाँकी र १ वटा उजुरीलाइ अदालत जान सुझाइएको ।

शिक्षा शाखातर्फ

- दरबन्दी मिलानको दोश्रो चरणको प्रकृया अघि बढाइएको ।
- नगरपालिका भित्रका शिक्षकहरूका लागि लेखा व्यवस्थापन र अनलाईन तालिम सञ्चालन गरिएको ।
- राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत पूर्वाधार निर्माणका लागि छनौट भएका विद्यालयहरूसँग सम्झौता गरि कार्य अघि बढाइएको ।
- नगरशिक्षा समितिबाट छनौटमा परेका आइसिटी ल्याब, विज्ञान प्रयोगशाला र पुस्तकालय व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको ।
- कक्षा ३ को पाठ्यपुस्तक लेखन र कक्षा ६-८ को पाठ्यक्रम निर्माणको कार्य अघि बढाइएको ।
- नगरपालिकाभित्रका विभिन्न ६ स्थानमा विद्यालय र सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको ।

स्वास्थ्य शाखातर्फ

- विभिन्न दिवसीय कार्यक्रम (स्तनपान सप्ताह, परिवार योजना दिवस, विश्व एड्स दिवस, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवस)
- सम्पूर्ण स्वास्थ्यकर्मीहरूको लागि बृहत प्याकेज क्षमता अभिवृद्धि तालिम
- बेनी नगरपालिका भित्रका २७०४७ जनालाई पूर्ण मात्रामा कोभिड-१९ खोप लगाईएको छ ।
- १५ महिना देखि १५ वर्ष सम्म उमेर समूहका कुल १००१६ जनालाई टाईफाइड बिरुद्धको खोप लगाईएको छ ।

विपद व्यवस्थापनतर्फ

- नगरपालिकाभित्र हालसम्म प्राप्त तथ्याङ्क अनुसार ५७ घर पूर्ण क्षति ४४ घर आंशिक क्षति तथा ३९९ घर उच्च जोखिममा रहेको छन् ।
- हालसम्म रु ३२ लाख राहत रकम वितरण गरिएको छ । विपदबाट भत्किएका सडकहरूको आकस्मिक मर्मत सम्भारको कार्यमा ३८ लाख ५० हजार खर्च भएको छ ।
- विपदबाट थप क्षति रोक्न एवं संरक्षण गर्न २१ लाख ४८ हजार बराबरको ग्याबिन जाली तथा पाइप खरिद गरी वितरण गरिएको छ ।
- निजी आवास पूनर्निर्माण तर्फ ५७ लाभग्राहीहरू चयन एवं पहिचान गरी अनुदान भुक्तानीका लागि प्रकृया अघि बढाइएको छ ।

- सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ४० लाभग्राहीहरूको लागि पहिलो किस्ता उपलब्ध गराउने कार्य भएको ।

कृषि शाखातर्फ

- बेनी नगरपालिकामा अनुदानको रासायनिक मल बिक्रेता सुचीकृत तथा मूल्य निर्धारण गरि कार्यक्रम अगाडि बढाइएको
- १८१३ किवि तथा ६८२ ओखरको बेनी वितरण कार्यक्रम संचालन गरिएको
- प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत वडा नं ३, ९ र १० मा आलु बालीको पकेट कार्यक्रम संचालनका लागि छनौट गरिएकोमा वडा नं १० मा भुक्तानी भइसकेको र बाँकी वडामा भुक्तानीको अन्तिम चरणमा रहेको ।
- वडा नं २ मा मकै पकेट कार्यक्रम संचालन गरिएको र
- वडा नं १,३,५,६,९ र १० मा बाली उपचार शिविर संचालन गरिएको
- वडा नं ४ मा आ.ई.पी.एम कार्यक्रम संचालन गर्नुका साथै सबै वडामा विभिन्न जातका तरकारीको विउ र मकैको विउ वितरण गरिएको
- मिनिटेलर, थोपा सिँचाई सेट, टनेल प्लाष्टिक जस्ता कृषि सामग्री ५०% अनुदानमा वितरणको प्रक्रियामा रहेको
- नगरक्षेत्र भित्रका वडा न १,२,३ र ४ मा किसान सूचिकृत कार्यक्रमका लागि तथ्यांक संकलन गर्ने काम भईरहेको ।
- बेनी नगरपालिकाभित्र रहेका जम्मा ५४ वटा सहकारीहरू मध्ये ४८ वटा सहकारी सक्रिय अवस्थामा रहेका छन् र सहकारीलाई नियमनको दायराभित्र ल्याउने प्रयास गरिएको छ ।

पशु सेवा शाखा तर्फ

- १२० जना कृषकलाई बहुवर्षिय घाँसको विउ (सुडान र टियोसेन्टी) वितरण गरिएको छ ।
- १७१ जना हिउँदै घाँसको विउ (जै र भेच) वितरण गरिएको छ ।
- ७ वटा फर्महरूलाई पराल साइलेज तथा सुख्खा घाँस खरिद गरी ल्याउदा ढुवानिमा ५०% अनुदान अन्तर्गत रु २००००। का दरले अनुदान वितरण गरिएको ।
- भैसी विकासका लागि प्याकेज कार्यक्रम अन्तर्गत २० वटा व्यवसायिक फर्मलाई ७४ वटा काउम्याट वितरण
- ३४ जनालाई १६००० फिगरलिड माछाका भुरा वितरण गरिएको
- गोठ खोर मर्मत सुधार कार्यक्रम अन्तर्गत २० वटा व्यवसायिक फर्महरूलाई २५ हजारका दरले अनुदान उपलब्ध गराईएको ।
- चालु चौमासिकमा कूल २९४५ जनावरहरूलाई उपचार गरिएको ।

महिला तथा बालबालिका शाखातर्फ

- वडा नं ३ र ४ मा मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्धको तालिम संचालन गरिएको
- वडा नं ५ मा अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण शिविर संचालन गरिएको
- दिवसिय कार्यक्रम, नारी दिवस, १६ दिने दिवस ,बालदिवस ,ज्येष्ठ नागरिक दिवस ,अपाङ्गता दिवस कार्यक्रम मनाइ जनचेतना अभिवृद्धि गरिएको
- समुदाय र विद्यालय प्रहरी साझेदारी कार्यक्रम संचालन गरिएको

- ज्येष्ठ नागरिक सम्मान कार्यक्रम मार्फत १६५ जना ज्येष्ठनागरिक सम्मान गरिएको

गौरवका आयोजनाहरू

- रावण पार्क निर्माणाधिन अवस्थामा रहेको
- खुल्ला मञ्च विस्तार तथा प्याराफिट निर्माण निर्माणाधिन अवस्थामा रहेको
- गलेश्वर गिठिनि पात्लेखेत सडक निर्माणको कार्य अन्तिम चरणमा पुगेको
- अर्थुङगे-पुलाचौर-भुतपानी सडकको करीब ६० प्रतिशत भौतिक प्रगति भएको
- गोस्वारा तमाने, एकीकृत जामुनाखर्क, खवरा खानेपानी र राउवडा खानेपानी योजना निर्माणको कार्य अघि बढेको ।
- तातोपानी बजार व्यवस्थापन र प्राकृतिक चिकित्सालयका लागि बजेट व्यवस्था गरिएको ।

बेनी नगरका सवल पक्ष

- जनशक्ति व्यवस्थापन
- कार्यालयको भौतिक वातावरणमा सुधार
- विकास निर्माणको क्रियाकलापमा जनसहभागितामा वृद्धि
- आवश्यक कानूनको निर्माण

बेनी नगरका दुर्बल पक्ष

- श्रोत साधनको अपर्याप्तता
- सीपयुक्त जनशक्तिको कमी
- उपभोक्ता समितिमा सचेतनाको अभाव
- भौगोलिक जटिलता
- निर्माण सामग्रीको अपर्याप्तता

बेनी नगरका अवसरहरू

- स्थानीय आवश्यकता र सम्भावनाका क्षेत्रमा लगानी गर्ने ।
- करका क्षेत्र र दायरा विस्तार गरी आन्तरिक आयमा अभिवृद्धि गर्ने ।
- विकास क्रियाकलापहरूमा नागरिक स्वामित्व र सहभागिता बढाउने ।
- जनशक्तिहरूको विद्यमान क्षमता अभिवृद्धि गरी पुँजिगत खर्च वृद्धि गर्ने ।
- नगरको सेवाप्रवाहमा पारदर्शिता अभिवृद्धि गरी सुशासन कायम गर्ने ।
- सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी छरितो सेवा प्रवाह गर्ने ।

बेनी नगरका चुनौतीहरू

- नगरपालिकाप्रतिको बढ्दो जनअपेक्षालाई सम्बोधन गर्नु ।
- विपद्को प्रभावकारी व्यवस्थापन गरी दीगो विकास गर्नु ।
- विकास कार्यमा आवश्यक निर्माण सामग्रीको पर्याप्त उपलब्धता गराउनु ।
- नागरिकमा चेतनाको स्तर बढाई छरितो पारदर्शी र प्रभावकारी विकास तथा सेवा प्रवाह सुनिश्चित गर्नु ।